

# Exo

## Chapter 3

Nepali Interlinear

Reference: Nepali ERV

אֶת־	וַיִּנְהַג	מִדְּבַר	כַּהֵן	חַתָּנוֹ	וַיִּתְרוֹ	צֹאן	אֶת־	רֶעֶה	הָיָה	וּמִשֵּׁה	1
—	र-लगे	मिथानको	पुजारी	आपना-ससुराको	यित्रो	भेडाबाखा	—	गोठाला	थियो	र-मोशे	
<a href="#">H0853</a>		<a href="#">H4080</a>	<a href="#">H3548</a>		<a href="#">H3503</a>	<a href="#">H6629</a>	<a href="#">H0853</a>		<a href="#">H1961</a>	<a href="#">H4872</a>	
		חֲרֹבָה׃	הָאֱלֹהִים	הָרַ	אֶל־	וַיָּבֵא	הַמִּזְבֵּחַ	אֶת־	הַצֹּאן		
		होरेबमा	परमेश्वरको	पहाडमा	—	र-आयो	उजाडतिरको	पछाडि	भेडाबाखालाई		
		<a href="#">H2722</a>	<a href="#">H0430</a>	<a href="#">H2022</a>	<a href="#">H0413</a>	<a href="#">H0935</a>			<a href="#">H6629</a>		

त्यस समय मोशा उसको ससुराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससुरा यित्रो मिथानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

הַסֵּנָה	וְהָיָה	וַיִּרְא	הַסֵּנָה	מִתּוֹךְ	אֵשׁ	בְּלִבָּת־	אֵלָיו	יְהִי	מִלְּאֵה	וַיִּרְא	2
झाडी	र-हेर	र-देखे	झाडीको	बीचबाट	आगोको	ज्वालामा	उनलाई	परमप्रभुको	दूतले	र-देखा-पर्नुभयो	
<a href="#">H5572</a>	<a href="#">H2009</a>	<a href="#">H7200</a>	<a href="#">H5572</a>	<a href="#">H8432</a>	<a href="#">H0784</a>	<a href="#">H3827</a>	<a href="#">H0413</a>	<a href="#">H3068</a>	<a href="#">H4397</a>	<a href="#">H7200</a>	
			אֶבֶן	אֵינָנוּ	וְהִסֵּנָה	בְּאֵשׁ	בְּעַר				
			भस्म-नभएको	जलिरहेको-थिएन	तर-झाडी	आगोमा	बलिरहेको-थियो				
			<a href="#">H0398</a>	<a href="#">H0369</a>	<a href="#">H5572</a>	<a href="#">H0784</a>					

पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।

לֵא	מִיָּע	הָיָה	הַגִּבּוֹל	הַמִּרְאָה	אֶת־	וְאֶרְאָה	נָא	אֶסְרֶהָ	מִשֵּׁה	וַיֹּאמֶר	3
जलिरहेको-छैन	किन	यो	ठूलो	दृश्य	—	र-हेनेछु	कृपया	घूम्नेछु	मोशले	र-भने	
<a href="#">H3808</a>	<a href="#">H4069</a>	<a href="#">H2088</a>		<a href="#">H4758</a>	<a href="#">H0853</a>	<a href="#">H7200</a>	<a href="#">H4994</a>	<a href="#">H5493</a>	<a href="#">H4872</a>	<a href="#">H0559</a>	
								הַסֵּנָה	יְבַעַר		
								झाडी	जलिरहेको-छैन		
								<a href="#">H5572</a>			

मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”

מִשֵּׁה	וַיֹּאמֶר	הַסֵּנָה	מִתּוֹךְ	אֱלֹהִים	אֵלָיו	וַיִּקְרָא	לְדָאוֹת	סָר	כִּי	יְהִי	וַיִּרְא	4
मोशे	र-भने	झाडीको	बीचबाट	परमेश्वरले	उनलाई	र-बोलाए	हेर्न	घूम	कि	परमप्रभुले	र-देखे	
<a href="#">H4872</a>	<a href="#">H0559</a>	<a href="#">H5572</a>	<a href="#">H8432</a>	<a href="#">H0430</a>	<a href="#">H0413</a>	<a href="#">H7121</a>	<a href="#">H7200</a>	<a href="#">H5493</a>		<a href="#">H3068</a>	<a href="#">H7200</a>	
										הַגִּבּוֹ	וַיֹּאמֶר	מִשֵּׁה
										यहाँ-छु-म	र-भने	मोशे
										<a href="#">H2009</a>	<a href="#">H0559</a>	<a href="#">H4872</a>

जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!” मोशाले उत्तर दिए, “म यहाँ छु।”

אֶשֶׁר	הַמִּקְוִים	כִּי	רִגְלֵיךָ	מֵעַל	נִעְלִיךָ	שֶׁל־	הַלֵּם	תִּקְרַב	אֶל־	וַיֹּאמֶר	5
जहाँ	ठाउँ	किनकि	तिम्ना-खुट्टाको	माथिबाट	तिम्ना-जुत्ताहरू	फुकाल्	यहाँ	नजिक-आउ	नगर	र-भने	
	<a href="#">H4725</a>		<a href="#">H7272</a>		<a href="#">H5275</a>	<a href="#">H5394</a>	<a href="#">H1988</a>	<a href="#">H7126</a>	<a href="#">H0408</a>	<a href="#">H0559</a>	
					הָוָא׃	קָרַב	אֲדַמַּת־	עָלָיו	עֹמֵר	אֶת־	
					हो	पवित्र	भूमि	माथि	उभिरहेका-छौ	तिमी	
					<a href="#">H1931</a>	<a href="#">H6944</a>	<a href="#">H0127</a>		<a href="#">H5975</a>		

तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल।”

וַיִּסְתַּר	יַעֲקֹב	וְאֵלֹהֵי	יִצְחָק	אֱלֹהֵי	אַבְרָהָם	אֱלֹהֵי	אָבִי	אֱלֹהֵי	אֲנֹכִי	וַיֹּאמֶר	6
र-लुकायी	याकूबको-हुँ	र-परमेश्वर	इसहाकको	परमेश्वर	अब्राहामको	परमेश्वर	तिम्नी-बुबाको	परमेश्वर	म	र-भने	
<a href="#">H5641</a>	<a href="#">H3290</a>	<a href="#">H0430</a>	<a href="#">H3327</a>	<a href="#">H0430</a>	<a href="#">H0085</a>	<a href="#">H0430</a>	<a href="#">H0001</a>	<a href="#">H0430</a>	<a href="#">H0595</a>	<a href="#">H0559</a>	

מֹשֶׁה מוֹשֶׁה  
 אֲנֹכִי אֲנֹכִי  
 כִּי כִי  
 פָּנָיו אֲנִי  
 יָרָא זְרָא  
 מִהָבֵיט  
 אֶל-  
 הָאֱלֹהִים:  
 मोशेले  
 आपनो-अनुहार  
 किनकि  
 डरायो  
 हेर्नबाट  
 परमेश्वरतिर

म तिम्ना पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।" मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।

צִעֲקָתוֹ	וְאֵת	בְּמִצְרָיִם	אֲשֶׁר	עָמְי	עָנִי	אֶת-	רָאִיתִי	רָאָה	יְהִיָּה	וַיֹּאמֶר	7
तिनीहरूको-पुकार	र	मिश्रमा-छन्	जो	मेरा-जनताको	दुःख	—	देखें	देखें-नै	परमप्रभुले	र-भने	
<a href="#">H6818</a>	<a href="#">H0853</a>	<a href="#">H4714</a>			<a href="#">H6040</a>	<a href="#">H0853</a>	<a href="#">H7200</a>	<a href="#">H7200</a>	<a href="#">H3068</a>	<a href="#">H0559</a>	

שְׂמֵעִי שְׂמֵעִי  
 מִפְּנֵי  
 נִשְׁוִי  
 כִּי  
 יְדַעְתִּי  
 אֶת-  
 מִכְּאֵבִי:  
 सुनें  
 कारणले  
 तिनीहरूका-जबर्जस्ती-गर्नेहरूको  
 किनकि  
 जान्दछु  
 —  
 तिनीहरूका-दुःखहरू

परमेश्वरले उनलाई भन्नुभयो, "मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबर्दस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेको छु।

וְאֵרָא	וְלִהְיוֹתִי	מִן	הָאָרֶץ	הַהִוא	אֶל-	אֶרֶץ	טֹבָה	וְאֵרָא	וְלִהְיוֹתִי	מִן	הָאָרֶץ	הַהִוא	אֶל-	אֶרֶץ	טֹבָה	8
र-ओर्लिँ	र-उठाउन	बाट	देश	त्यो	—	देशमा	राम्रो	र-ओर्लिँ	र-उठाउन	बाट	देश	त्यो	—	देशमा	राम्रो	
<a href="#">H3381</a>	<a href="#">H5337</a>	<a href="#">H3027</a>	<a href="#">H4713</a>	<a href="#">H5927</a>	<a href="#">H0776</a>	<a href="#">H0413</a>	<a href="#">H0776</a>	<a href="#">H0776</a>	<a href="#">H0413</a>	<a href="#">H1931</a>	<a href="#">H0413</a>	<a href="#">H0776</a>	<a href="#">H0776</a>	<a href="#">H0776</a>	<a href="#">H0776</a>	

וְרָחֹקָה וְרָחֹקָה  
 אֶל-  
 אֶרֶץ  
 זָבַת  
 חֶלֶב  
 וּדְבַשׁ  
 אֶל-  
 מְקוֹם  
 הַכְּנַעֲנִי  
 וְהַחִתִּי  
 וְהָאֱמֹרִי  
 וְהַפְּרִזִּי  
 र-ठूलो  
 —  
 देशमा  
 बग्ने  
 दूध  
 र-महको  
 —  
 ठाउँमा  
 कनानी  
 र-हिन्ती  
 र-एमोरी  
 र-परिज्जी

וְהִיבֹסִי  
 וְהִיבֹסִי  
 र-यबूसीको  
 र-हिन्ती

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हिन्ती, एमोरी, परिज्जी, हिन्ती र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

וְעָתָה	הִנֵּה	צִעֲקָת	בְּנִי-	יִשְׂרָאֵל	בָּאָה	אֵלַי	וְגַם-	רָאִיתִי	אֶת-	הַלְחֵץ	אֲשֶׁר	9
र-अब	हेर	पुकार	छोराहरू	इसाएलका	आयो	मकहाँ	र-पनि	देखें	—	दबाव	जो	
<a href="#">H6258</a>	<a href="#">H2009</a>	<a href="#">H6818</a>		<a href="#">H3478</a>	<a href="#">H0935</a>	<a href="#">H0413</a>	<a href="#">H1571</a>	<a href="#">H7200</a>	<a href="#">H0853</a>	<a href="#">H3906</a>		

מִצְרָיִם  
 לְחַצְיָם  
 אֶתם:  
 मिश्रीहरूले  
 दबाउँदछन्  
 तिनीहरूलाई

मैले इसाएलका मानिसहरूको पुकार सुनेको छु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्।

וְעַתָּה	לִכְהָ	וְאֲשַׁלְחָה	אֶל-	פְּרָעָה	וְהוֹצֵא	אֶת-	עָמְי	בְּנִי-	יִשְׂרָאֵל	מִמִּצְרָיִם:	10
र-अब	जाउ	र-पठाउनेछु	—	फारोकहाँ	र-निकाल	—	मेरो-जनता	छोराहरू	इसाएलका	मिश्रबाट	
<a href="#">H6258</a>	<a href="#">H3212</a>	<a href="#">H7971</a>	<a href="#">H0413</a>	<a href="#">H6547</a>	<a href="#">H3318</a>	<a href="#">H0853</a>			<a href="#">H3478</a>	<a href="#">H4714</a>	

यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इसाएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।"

וַיֹּאמֶר	מֹשֶׁה	אֶל-	הָאֱלֹהִים	מִי	אֲנֹכִי	כִּי	אֵלֶיךָ	אֶל-	פְּרָעָה	וְכִי	אוֹצִיא	11
र-भने	मोशेले	—	परमेश्वरलाई	को	म	कि	जाने	—	फारोकहाँ	र-कि	निकालें	
<a href="#">H0559</a>	<a href="#">H4872</a>	<a href="#">H0413</a>	<a href="#">H0430</a>	<a href="#">H4310</a>	<a href="#">H0595</a>	<a href="#">H3212</a>	<a href="#">H0413</a>	<a href="#">H0413</a>	<a href="#">H6547</a>	<a href="#">H3318</a>		

אֶת-  
 בְּנִי  
 יִשְׂרָאֵל  
 מִמִּצְרָיִם:  
 —  
 छोराहरू  
 इसाएलका  
 मिश्रबाट

तर मोशाले परमेश्वरलाई भने, "म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इसाएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?"



אַבְתָּיִם तिमीहरूका-पिताहरूको	אֱלֹהֵי परमेश्वर	יְהוָה परमप्रभु	אֱלֹהִים तिनीहरूलाई	וְאִמֶּרְתָּ र-भन्नु	יִשְׂרָאֵל इसाएलका	זְקֵנִי बुजुरुकहरू	אֶת־ —	וְאִסְפֹּתָ र-भेला-गराउ	לָךְ जाउ
<a href="#">H0001</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>	<a href="#">H3478</a>	<a href="#">H2205</a>	<a href="#">H0853</a>	<a href="#">H0622</a>	<a href="#">H3212</a>

וְאֶת־ र	אֶתְכֶם तिमीहरूलाई	פְּקֹדֹתַי भ्रमण-गरेँ	פְּקָר निश्चय-नै	לְאִמֶּר भन्दै	וְיַעֲקֹב र-याकूबको	יִצְחָק इसहाक	אֲבְרָהָם अब्राहाम	אֱלֹהֵי परमेश्वर	אֵלָי मलाई	נִרְאָה देखा-पर्नुभयो
<a href="#">H0853</a>	<a href="#">H0853</a>			<a href="#">H0559</a>	<a href="#">H3290</a>	<a href="#">H3327</a>	<a href="#">H0085</a>	<a href="#">H0430</a>	<a href="#">H0413</a>	<a href="#">H7200</a>

בְּמִצְרַיִם:  
मिश्रमा

לְכֶם  
तिमीहरूलाई

הָעֵשׂוֹי  
गरिएको

[H4714](#)

परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इसाएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ।’

וְהַפְּרִי र-परिज्जी	וְהָאֱמֹרִי र-एमोरी	וְהַחִתִּי र-हिती	הַכְּנַעֲנִי कनानी	אֶרֶץ देशमा	אֶל־ —	מִצְרַיִם मिश्रको	מַעֲנִי दुःखबाट	אֶתְכֶם तिमीहरूलाई	אֵלֶיךָ उठाउनेछु	וְאִמֶּר र-भनेँ
<a href="#">H6522</a>	<a href="#">H0567</a>	<a href="#">H2850</a>		<a href="#">H0776</a>	<a href="#">H0413</a>	<a href="#">H4714</a>	<a href="#">H6040</a>	<a href="#">H0853</a>	<a href="#">H5927</a>	<a href="#">H0559</a>

וְהַחִוִּי  
र-हिती

וְהַיְבוּסִי  
र-यबूसीको

אֶל־  
—

אֶרֶץ  
देशमा

זֶבֶת  
बने

חֶלֶב  
दूध

וְדָבַשׁ:  
र-महको

[H1706](#)

[H2461](#)

[H2100](#)

[H0776](#)

[H0413](#)

[H2983](#)

[H2340](#)

उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हिती, एमोरी, परिज्जी, हिती र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’

וְשָׁמְעוּ र-सुन्नेछन्	לְקָלְךָ तिमी-सोर	וּבְאֵת र-जान्छौ	אֶתְּךָ तिमी	וּזְקֵנֵי र-बुजुरुकहरू	יִשְׂרָאֵל इसाएलका	אֶל־ —	מִלְּךָ राजाकहाँ	מִצְרַיִם मिश्रको	וְאִמֶּרְתָּם र-भन्नु	אֵלָיו उनलाई
<a href="#">H8085</a>		<a href="#">H0935</a>		<a href="#">H2205</a>	<a href="#">H3478</a>	<a href="#">H0413</a>	<a href="#">H4428</a>	<a href="#">H4714</a>	<a href="#">H0559</a>	<a href="#">H0413</a>

יְהוָה परमप्रभु	אֱלֹהֵי परमेश्वर	הָעֵבְרִיִּים हिब्रूहरूको	נִקְרָה भेट्नुभयो	עָלֵינוּ हामीलाई	וְעִבְרָה र-अब	נָא जाउँ	וְהָרָה बाटो	שְׁלֹשָׁת तीन	יָמִים दिनको	בְּמִדְבָּר उजाडतिरमा
<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H5680</a>		<a href="#">H6258</a>	<a href="#">H3212</a>	<a href="#">H4994</a>	<a href="#">H1870</a>	<a href="#">H7969</a>	<a href="#">H3117</a>	

וְנִזְכָּרָה  
र-बलिदान-चढाउँ

לְיְהוָה  
परमप्रभुलाई

אֶלֵּהֵינוּ:  
हाम्रो-परमेश्वरको

[H0430](#)

[H3068](#)

[H2076](#)

“ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ, ‘यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’

וְאֵנִי र-मैले	יְדַעְתִּי जान्दछु	כִּי कि	לֹא־ दिनेछैन	יָתֵן दिनेछैन	אֶתְכֶם तिमीहरूलाई	מִלְּךָ राजाले	מִצְרַיִם मिश्रको	לְהִלָּךְ जान	וְלֹא र-होइन	בְּיַד बलियो-हातले
<a href="#">H0589</a>	<a href="#">H3045</a>	<a href="#">H3808</a>	<a href="#">H5414</a>	<a href="#">H0853</a>	<a href="#">H4428</a>	<a href="#">H4714</a>	<a href="#">H4190</a>	<a href="#">H3808</a>	<a href="#">H3027</a>	

וְיִזְכָּר  
शक्तिशालीको

[H2389](#)

“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

וְשָׁלַחְתָּ र-पसानेछु	אֶת־ —	יְדֵי मेरो-हात	וְהַכִּיתִי र-प्रहार-गर्नेछु	אֶת־ —	מִצְרַיִם मिश्रलाई	בְּכָל־ सबै	נִפְלְאוֹתַי आश्चर्यहरूले	אֲשֶׁר जी	אֶעֱשֶׂה गर्नेछु	בְּקִרְבֹּ त्यसको-बीचमा
<a href="#">H7971</a>	<a href="#">H0853</a>	<a href="#">H3027</a>	<a href="#">H5221</a>	<a href="#">H0853</a>	<a href="#">H4713</a>	<a href="#">H3605</a>	<a href="#">H6381</a>			<a href="#">H7130</a>

וְאֶחָר־  
र-पछि

כֵּן  
यस्तो

יִשְׁלַח  
जान-दिनेछ

אֶתְכֶם:  
तिमीहरूलाई

[H0853](#)

[H7971](#)

यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।

תִּלְכוּ	לֹא	תִּלְכוּן	כִּי	וְהָיָה	מִצָּרִים	בְּעֵינַי	הָיָה	הָעָם	קָן	אֶת־	וְנָתַתִּי	21
जान्छौ	रिक्तो-हातले	जान्छौ	यदि	र-हुनेछ	मिश्रीहरूको	आँखामा	यो	जनता	कृपा	—	र-दिनेछु	
<a href="#">H3212</a>	<a href="#">H3808</a>	<a href="#">H3212</a>		<a href="#">H1961</a>	<a href="#">H4713</a>		<a href="#">H2088</a>		<a href="#">H2580</a>	<a href="#">H0853</a>	<a href="#">H5414</a>	

רִיקָם:  
खाली-हातले  
[H7387](#)

अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउनेछु। जब इस्राएलीहरूले मिश्र छाडछन् तिनीहरू रिक्त हात जाने छैनन्।

זָהָב	וּכְלֵי	כֶּסֶף	כְּלֵי־	בֵּיתָהּ	וּמִנְרָת	מִשְׁכְּנֵיהָ	אִשָּׁה	וְשָׂאֵלָהּ	22
सुनको	र-सामानहरू	चाँदीको	सामानहरू	आफ्नो-घरको	र-घरमा-बस्नेबाट	आफ्नो-छिमेकीबाट	स्त्रीले	र-मान्छे	
<a href="#">H2091</a>	<a href="#">H3627</a>	<a href="#">H3701</a>	<a href="#">H3627</a>			<a href="#">H7934</a>	<a href="#">H0802</a>	<a href="#">H7592</a>	
מִצָּרִים:	אֶת־	וְנָצַלְתָּם	בְּנֹתַיִם	וְעַל־	בְּיָדָם	עַל־	וְשָׂמָתָם	וְשָׂמָלָת	
मिश्रीहरूलाई	—	र-लूट्नु	तिमीहरूका-छोरीहरू	र-माथि	तिमीहरूका-छोराहरू	माथि	र-राख्नु	र-लुगाहरू	
<a href="#">H4713</a>	<a href="#">H0853</a>	<a href="#">H5337</a>	<a href="#">H1323</a>					<a href="#">H8071</a>	

“हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”